

श्रम बिमा संघ प्रशासनिक प्रणाली

श्रम बिमा प्रशासनिक संघ भनेको

साना तथा मध्यम आकारको व्यवसायीहरूको सङ्गठन हो जसले स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालय को मान्यता प्राप्त गरी तर्फबाट श्रम बिमाको प्रशासनिक कार्यहरू को सम्बोधन गर्दछ। (जसलाई व्यावसायिक भाषामा आउटसोर्स भनिन्छ)

श्रम बिमा प्रशासनिक संघ द्वारा आउटसोर्स गर्ने प्रक्रिया

श्रम बिमा प्रशासन संघ द्वारा आउटसोर्स प्रक्रिया गर्न को लागि सर्वप्रथम श्रम बिमा प्रशासन संघमा “श्रम बिमा आउटसोर्स फाराम” बुझाउनु पर्नेछ।

आउटसोर्स सेवा उपयोग गर्न को लागि मापदण्ड

कुनै पनि व्यवसायमा कार्यरत हुनुपर्ने नियमित कर्मचारीहरू को कुल संख्या निम्न अनुसार हुनु पर्नेछ

- वित्त, बिमा, घर जग्गा र खुद्रा व्यापार मा ५० वा सो भन्दा कम
- थोक वा सेवा उद्योग मा १०० वा सो भन्दा कम
- अन्य व्यवसायहरू मा ३०० वा सो भन्दा कम

आउटसोर्स द्वारा उपलब्ध प्रशासनिक कार्यहरू

श्रम बिमा मामिला संघ द्वारा आउटसोर्स गर्न सकिने प्रशासनिक कार्यहरू सामान्यतया निम्न अनुसार छन् :

१. बिमा प्रिमियम को भुक्तानी सँग सम्बन्धित प्रशासनिक कार्यहरू, उदाहरणका लागि अनुमानित बिमा प्रिमियम या निश्चित प्रिमियम, आदि।
२. प्रतिवेदन सँग सम्बन्धित प्रशासनिक कार्यहरू उदाहरण को लागि श्रम बिमा सामेल को सूचना, स्वैच्छिक आवेदन या श्रम द्वारा कभर गरिएको उद्योग स्थापना को बारेमा सूचना, आदि।
३. श्रम दुर्घटना बिमा अन्तर्गत को विशेष “दुर्घटना क्षतिपूर्ति बिमा ” सँग सम्बन्धित प्रशासनिक आवेदनहरू।
४. श्रम बिमा अन्तर्गत बिमा भएका व्यक्तिहरू लाई सूचना प्रवाह सम्बन्धी प्रशासनिक कार्यहरू।
५. श्रम बिमा सँग सम्बन्धित अन्य आवेदन, सूचना, वा रिपोर्ट सम्बन्धित प्रशासनिक कार्यहरू।

आउटसोर्सका लाभहरू निम्न अनुसार छन्

- व्यवसायीको तर्फ बाट विभिन्न प्रशासनिक कार्यहरू, जस्तै श्रम बिमा को विवरण बुझाउने या भुक्तानी गर्ने जस्ता कामहरू गरी व्यवसायीको कार्यभार घटाउँदछ।
 - श्रम बिमा प्रिमियमको भुक्तानी रकमको पर्बाह नगरी ३ किस्ता सम्म भुक्तानी गर्न सकिने छ।
 - कुनै पनि व्यवसाय मालिक या पारिवारिक सदस्यहरू जो व्यवसाय मालिक द्वारा कार्यरत छन् र अहिले सम्म श्रमिक दुर्घटना क्षतिपूर्ति बिमा मा सामेल भएका छैनन् ती व्यक्तिहरू अपवादको रूपमा बिमा गर्न योग्य छन्।
- त्यसैगरी यदि तपाईं व्यवसायी हुनुहुन्छ र श्रम बिमा गर्नु भएको छैन भने नजिकको श्रम मानक निरीक्षण कार्यालय या रोजगार सुरक्षा कार्यालय (हेलो वर्क) मा आवेदन दिनुहोस्।